

**प्रेस विज्ञप्ति**

गैरआवासीय नेपाली संघले सन् २००८ मा कुवेतमा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली चेली श्रीमती डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाउने अभियान संचालन गरेको थियो । त्यसक्रममा ब्लडमनीका लागि आवश्यक रकम जुटाउन विश्वव्यापी रुपमा एनआरएनहरुलाई आह्वान गरिएको थियो । नेपाल सरकारसँगको सहकार्यमा ब्लडमनी बुझाउनको लागि संघले आवश्यक रकम उपलब्ध गराई डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाएर नेपाल भित्र्याउने सफलता मिलेको सर्वविदितै छ । त्यस अलावा बचेको रकमबाट डोल्मा शेर्पाको छोराको पढाइ खर्चका लागि अक्षयकोष संचालन गर्न त्यतिबेला तीन लाख रुपैयाँ संघले उपलब्ध गराएको थियो।

रोजगारीका लागि विदेशिएकी नेपाली चेलीको जीवन रक्षाको उद्देश्य राखी संचालित अभियानमृत्युदण्डबाट मुक्तभए पश्चात सकिएको भए पनि यतिखेर डोल्मा शेर्पा जेल सजाय पुरागरी नेपाल फर्केपछि सामाजिक संजाल र मिडियामा समेत गैरआवासीय नेपाली संघ तथा अग्रजहरुको नाम जोडेर बिभिन्न समाचारहरु आएका कारण सत्य तथ्य जानकारी गराउनु संघले आवश्यक ठानेको छ । हालै मात्र बसेको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकले उक्त अभियानको फेरि अध्ययन गरेको छ र निम्न तथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा सम्बन्धित दुतावासले डोल्मा बचाउ अभियानको समन्वयगरी संयुक्त कदम चालेको थियो । डोल्मा बचाउ अभियानको संयोजन संघका तर्फबाट कोरियाबाट तत्कालिन अन्तर्राष्ट्रिय समन्वय समितिको केन्द्रिय सदस्य तथा पूर्व महासचिब तेन्जी शेर्पाजीले गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषदले विश्वव्यापी रुपमा संचालन गरेको अभियानमा सन् २००८ मार्च देखि अक्टोबर महिना भित्र रु. ३७,४९,७४१.६ जम्मा भएको थियो । संकलित रकममध्ये ब्लडमनीको लागि रु. ३ लाख र रु. १० लाखको गरी दुई वटा चेक परराष्ट्र मन्त्रालयलाई पठाएकोमा एउटा ३ लाखको सटही गरिएको र आवश्यक रकम नेपाल सरकारले संकलन गरिसकेकोले १० लाखको चेक मन्त्रालयले सटही गरेन र संघको खातामा नै रहयो । उक्त संयुक्त प्रयासले डोल्मा शेर्पाले हत्यागरेको भनिएको व्यक्तिको परिवारलाई ब्लडमनी प्रदान गरियो र उनको मृत्युदण्डको सजाय जेलमा परिणत भयो । हाल उनी जेल सजाय पुरागरी नेपाल फर्की सकेकी छिन् । डोल्मा शेर्पाको ज्यान बचाउ अभियान पुराभसकेपछि ८ फेब्रुअरी २००९ मा बसेको १७ औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले बाँकी रकम निम्न अनुसार परिचालन गर्ने निर्णय गरेको थियो ।

१. डोल्माको छोराको अध्ययन सहयोगको लागि तीनलाख रुपैयाको अक्षयकोष संचालन गर्नको लागि प्रदान गर्ने ।
२. बाँकी ३१,४९,७४१.६ रुपैया संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गर्ने र सोही खालका अन्य राहत कार्यमा प्रयोग गर्ने ।



FOR NEPALI BY NEPALI

नेपालीका लागि नेपाली

Non-Resident Nepali Association (NRNA)

गैरआवासीय नेपाली संघ

सोही निर्णय अनुसार डोल्माको छोरालाई ३ लाख रुपैया प्रदान गरिएको र बाँकी रकम संघको आपतकालीन कोषमा रहेको छ । संघले यो मात्रै नभएर यस्ता विविध खाले समस्याहरुमा सक्दो मानवीय तथा अन्य आवश्यक सहयोग जुटाउँदै र उपलब्ध गराउँदै आएको छ । यसरी सहयोग जुटाउने क्रममा उठेको रकम तोकिएको कार्यमा खर्च गरी बचेमा संघको आपतकालिन राहत कोषमा राख्ने र आवश्यक पर्दा प्रयोग गर्ने प्रचलन रहेको छ ।

संघका हरेक क्रियाकलापहरु पारदर्शी बनाउन सचेत छ र आवश्यक सूचना मेडियामा उपलब्ध गराउन तत्पर छ । नेपालीका लागि नेपाली भन्ने मुल मन्त्र बोकेको संस्था आपतकालिन बाहेकका अन्य अवस्थामा पनि क्षमताले भ्याए सम्म नेपालीको सहयोगका लागि तत्पर छ र आगामी दिनमा अरु व्यवस्थित र पारदर्शी ढंगले कार्यगर्ने विश्वास सबैमा दिलाउन चाहन्छ ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्वय परिषद् ।

ईमेल: spokesperson@nrna.org

०५ नोभेम्बर २०१७

